




सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र नियमावली २०६५ को नियम ३
बमोजिम सार्वजनिक गरिएको

स्वतः प्रकाशन गर्नु पर्ने विवरणहरु (Proactive Disclosure)

२०८१ माघ १ गते देखि चैत्र मसान्त सम्म



कृष्णनगर नगरपालिका
नगरकार्यपालिकाको कार्यालय, कृष्णनगर



१. कार्यालयको स्वरूप र प्रकृति :

- कृष्णनगर नगरपालिका सामुद्रिक सतह देखि ९४ मिटर देखि ११७ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ।
- भौगोलिक अवस्थितिका हिसावले २७ डिग्री २९ मिनेट ४६ सेकेण्ड उत्तर देखि २७ देखि ३४ मिनेट २० सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ४४ मिनेट १३ सेकेण्ड देखि ८२ डिग्री ५३ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ।
- यस नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका, दक्षिण तथा पश्चिममा भारत उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका अवस्थित रहेको छ।
- नगरपालिकाको केन्द्रबाट उत्तरी भागमा २० कि.मि. दुरीमा पूर्व पश्चिम लोकमार्ग रहेको यो नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि २९ कि.मि. दुरीमा अवस्थित रहेको छ।
- नगरपालिकाको नामाकरणको सन्दर्भमा यस क्षेत्रमा झंडे खाँ नामक व्यक्तिले बस्ति बसालेकोले उनकै नामबाट झंडेनगर भनिन्थ्यो।
- कालान्तरमा झंडेनगरको पूर्वी भागमा रहेको हालको कृष्णनगर क्षेत्रमा समाजसेवी श्री गया प्रसाद शाहले आधुनिक ढंगले बस्तीको विकास तथा विस्तारमा नेतृत्वदायी भूमिका खेलेकोले उँहाकै परिवारका सदस्यको नाम कृष्ण रहेको र उँहा कै नामबाट नै त्यस वस्तीको नाम कृष्णनगर रहन गएको।
- तत्कालिन ३ वटा गा.वि.स. कृष्णनगर, शिवनगर र सिर्सिहवा गरि कृष्णनगर नगरपालिका स्थापना भएको २०७० सालमा र २०७४ सालमा आएर थप ७ वटा गा.वि.स. भिल्ली, पुर्णोत्तमपुर, अजिगरा, बहादुरगंज, विद्यानगर, रामनगर र भगवानपुर सहित १० वटा गा.वि.स. मिलेर अहिले कृष्णनगर नगरपालिका बनेको छ।

२. कार्यालयको काम कर्तव्य र अधिकार :

कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट सम्पादन गरिने प्रमुख कार्यहरु :

- ❖ स्थानीय स्तरमा कामकाज गर्न आवश्यक पर्ने ऐन, कानून, निति नियम, कार्यविधि, मापदण्डको निर्माण तथा कार्यान्वयन सम्बन्धी कार्य।
- ❖ संघ, प्रदेश तथा स्थानीय स्रोतबाट प्राप्त बजेटको आय व्यय सम्बन्धी सम्पूर्ण व्यवस्थापन।
- ❖ सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- ❖ संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय कर, सेवा शुल्क तथा दस्तुर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन निर्धारण सम्बन्धी कार्य।
- ❖ स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- ❖ स्थानीय तथ्यांक र अभिलेख सङ्कलन सम्बन्धी कार्य।
- ❖ स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी कार्य।



- ❖ प्रारम्भिक बाल विकास तथा शिक्षा, अक्षरमार्गी शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन सम्बन्धी कार्य ।
- ❖ आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी कार्य ।
- ❖ स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी कार्य ।
- ❖ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ सम्बन्धी कार्य ।
- ❖ नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य सम्बन्धी कार्य ।
- ❖ सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ बेरोजगारको तथ्याकं सकलन, रोजगारी श्रृजना सम्बन्धी कार्य ।
- ❖ कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी कार्य ।
- ❖ खानेपानी, वैकल्पिक उर्जासम्बन्धी कार्य ।
- ❖ विपद व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी कार्य ।
- ❖ खेलकूद संचालन, व्यवस्थापन भौतिक संरचनाको निर्माण सम्बन्धी कार्य ।
- ❖ स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण सम्बन्धी कार्य ।
- ❖ विद्युत, खानेपानी तथा सिंचाइ जस्ता सेवाहरू सम्बन्धी कार्य ।
- ❖ सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य ।
- ❖ व्यक्तिगत घटना दर्ताको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।
- ❖ स्थानीय स्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माणसम्बन्धी कार्य ।
- ❖ सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सकलन तथा वाडफाट सम्बन्धी कार्य ।
- ❖ संघ, संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्य ।
- ❖ वडा भित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य ।
- ❖ तथ्याकं अद्यावधिक तथा संरक्षण सम्बन्धी कार्य ।
- ❖ विकास कार्य गर्ने ।
- ❖ विभिन्न सिफारिस तथा प्रमाणित गर्ने सम्बन्धी कार्य ।
- ❖ अन्य कुनै कार्यालयको कार्य क्षेत्र भित्रमा नपरेको आवश्यकता अनुसारको नेपाल सरकारको कार्य

३. कृष्णनगर नगरपालिकाको स्वीकृत दरबन्दी तैरिज विवरण :

कृष्णनगर नगरपालिकाको पालवस्तु

नगर कार्यपालिकाको कार्यालयको विद्यमान दरबन्दी तैरिज

क्र.सं.	पद	तह	सेवा	समूह	उपसमूह	स्वीकृत दरबन्दी	अन्य सेवाबाट समायोजन हुने दरबन्दी	बाँकी दरबन्दी	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	१०	प्रशासन	सा.प्र.		१			
२	अधिकृत	९/१०	शिक्षा	शि.प्र.		१		१	
३	सि.हि.ई.	९/१०	इन्जि.	सिमिल		१		१	
४	अधिकृत	७/८	प्रशासन	सा.प्र.		१		१	
५	लेखा अधिकृत	७/८	प्रशासन	लेखा		१			
६	अधिकृत	७/८	शिक्षा	शि.प्र.		१			
७	जन स्वास्थ्य अधिकृत	७/८	स्वास्थ्य	ज.स्वा.		१		१	
८	इन्जिनियर	७/८	इन्जि.	सिमिल	वि.ए.आ.	१			
९	इन्जिनियर	७/८	इन्जि.	सिमिल		१			
१०	आ.ले.प. अधिकृत	६	प्रशासन	लेखा		१		१	
११	अधिकृत	६	प्रशासन	सा.प्र.		३		३	
१२	प.हे.न.	५/६	स्वास्थ्य	क.न.		१			
१३	हेल्थ असिस्टेन्ट	५/६	स्वास्थ्य	हे.ई.		१			
१४	सहायक	५	प्रशासन	सा.प्र.		५		३	



Sl. No.	Post Name	Grade	Category	Qualification	Age	Gender	Religion	Marital Status	Number of Candidates
15	लेखा सहायक	५	प्रशासन	सा.प्र.	१				१
16	प्रा.स.	५	शिक्षा	सा.प्र.	१				१
17	सब-इन्जिनियर	५	इन्जि.	सिमिल	२				
18	कम्प्युटर अपरेटर	५	विविध		१				
19	महिला विकास निरीक्षक	५	विविध		१				१
20	सर्भेक्षक	५	इन्जि.	सर्भे	१				१
21	सहायक	४	प्रशासन	सा.प्र.	३				३
22	स.ले.पा.	४	प्रशासन	लेखा	१				१
23	सहायक महिला विकास निरीक्षक	४	विविध		१				
कार्यालय तर्फ जम्मा									
बडा कार्यालय (१२ बटा)									
1	सहायक	५ औ	प्रशासन	सा.प्र.	५				
२	सब-इन्जिनियर	५ औ	इन्जि.	सिमिल	५				५
३	सहायक	चौथो	प्रशासन	सा.प्र.	७				७
४	अ. सब-इन्जिनियर	चौथो	इन्जि.	सिमिल	७				७
बडा कार्यालय तर्फ जम्मा									
					२४	०			१३
कुल जम्मा									
					५६				३२



४. नागरिक वडापत्र

क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाचाहिने कागजातहरू/	लाग्ने सेवा शुल्क तथा दस्तुर	लाग्ने समय	लिम्बेवार पदाधिकार
१.	नागरिकताको प्रमाणपत्रको सिफारिश	<ul style="list-style-type: none"> नागरिकताको लागि सिफारिश पाँउ भनि दिएको निवेदन अनुसूची / फारम दुवै वान देखिने पासपोर्ट साइजको २ प्रति फोटो जन्म मिति खुलेको जन्मदर्ताको प्रमाण पत्र/औदिक योग्यताको चारित्रिय प्रमाणको फोटोकपी, बसाइसराई श्रेणी भएको हकमा बसाइ सराई प्रमाणपत्रको फोटोकपी, विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिका/ नागरिकता प्रमाणपत्रको फोटोकपी, आमा-बाबुको नागरिकता प्रमाणपत्रको फोटोकपी, विवाहित महिलाको हकमा आमाबाबुको नागरिकताको प्रमाणपत्र/ 	निःशुल्क	सोहि दिन	वडा अध्यक्ष
२.	नागरिकताको प्रतिनिधि सिफारिश	<ul style="list-style-type: none"> नागरिकताको प्रतिनिधि पाँउ भनि दिएको निवेदन अनुसूची फारम/ आवश्यकतानुसार मर्ममिन मुचुल्का दुवै वान देखिने पासपोर्ट साइजको २ प्रति फोटो, पछिल्लो नागरिकताको प्रमाणपत्रको फोटोकपी/नागरिकता/ 	निःशुल्क	सोहि दिन	वडा अध्यक्ष
३.	अधिकृत नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिश (नेपाली पुरुष सँग विवाह भएकी विदेशी महिलाको लागि)	<ul style="list-style-type: none"> नागरिकताको सिफारिश पाँउ भनि दिएको निवेदन अनुसूची/ (अनुसूची ७) फारम आवश्यकता अनुसार सज्जिम मुचुल्का नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध खुलेप्रमाणपत्र/ विदेशी नागरिकता ल्यागे कारवाही चलाएको निस्सा 	निःशुल्क	प्रमाण पुगेको दिन	वडा अध्यक्ष
४.	अधिकृत नेपाली	नागरिकताको सिफारिश पाँउ भनि दिएको निवेदन अनुसूची /	निःशुल्क	प्रमाण पुगेको दिन	वडा अध्यक्ष

क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाचर्चाहिने कागजातहरू/	लाग्ने सेवा शुल्क तथा दस्तुर	लाग्ने समय	जिम्मेवार पदाधिकार
	नागरिकताको प्रमाणपत्रको सिफारिश (विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको हकमा)	(अनुमती ७)फारम -आवश्यकता अनुसार सर्जिमिन मुचुल्का -आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -नेपालमा जन्म भई स्थायी बसोबास गरेको खुल्लो वडाको सिफारिश -जन्म दताइ प्रमाणपत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र -सम्बन्धित वडामा बसोबास गरेको प्रमाण पत्रधनीले प्रमाणित) -बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकताको नलिएको निस्सा -आमाको नेपाली नागरिकताको प्रतिलिपि			
५	नाता प्रमाणित नेपाली	नाता प्रमाणित गरि पाँउ भनि दिएको निवेदन, -आवश्यकता अनुसार सर्जिमिन मुचुल्का, -नाता कायम गर्ने व्यक्तिहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि(उमेर नपुगेकाको हकमा जन्मदर्ताको प्रमाणपत्र) -नाता कायम गर्ने व्यक्तिहरूको हालसालै खिचेको पासपोर्ट समइजको २*२ प्रति फोटो, -मृत्यु भएका व्यक्तिसँगको नाता प्रमाणित गर्नु परेमा मुलकको मृत्युदर्ताको प्रमाणपत्र, नाता प्रमाणित गर्ने व्यक्तिहरूका विच नाता खुल्ले कागजातको प्रतिलिपि	रु १००.	प्रमाण पुगेको दिन	वडा अध्यक्ष
६.	नाता प्रमाणित अजेजीमा	-नाता प्रमाणित गरि पाँउ भनि दिएको निवेदन, -आवश्यकता अनुसार सर्जिमिन मुचुल्का, -नाता कायम गर्ने व्यक्तिहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि(उमेर नपुगेकाको हकमा जन्मदर्ताको प्रमाणपत्र) -नाता कायम गर्ने व्यक्तिहरूको हालसालै खिचेको पासपोर्ट	रु ३००.	प्रमाण पुगेको दिन	वडा अध्यक्ष



क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाबाहेतिकागजातहरू	लाभ सेवा शुल्क तथा दरतुर	लाभो समय	जिम्मेवार पदाधिकार
		साइजको र प्रति फोटो लिनु पर्ने, गल्लो मृत्यु भएका व्यक्तिसँगको नाता प्रमाणित गर्नु परमा मृतकको मृत्युवर्तको प्रमाणपत्र, नाता प्रमाणित गर्ने व्यक्तिहरूका बिच नाता खुले कागजातको प्रतिलिपि,			
५.	धरजग्गाको सिफारिश	<ul style="list-style-type: none"> धरजग्गा सिफारिश गरि पाउ भूमि दिएको निवेदन/आवश्यकता अनुसार मूबुल्का धरणवित्तुत सम्पत्ती का तिर् र रसिद/जग्गाको आविकमा तिरो/ धर जग्गा धनिको/मृत्यु भई हकदार भएमा नाम प्रमाणित मृत्यु दर्ताको प्रमाणपत्र, नामरिक्तताको प्रमाणपत्र, नाबालको हकमा जन्म दर्ताको प्रमाणपत्र अन्य आवश्यक लिखतका कागजातहरू 	रु.२००.	प्रमाण पुगेको दिन	बडा अध्यक्ष
६.	धरजग्गा नाममातीसस्ता कायम / र लालमुर्जाको प्रतिलिपि सिफारिश	<ul style="list-style-type: none"> धरजग्गा सिफारिश गरि पाउ भूमि दिएको निवेदन आवश्यकता अनुसार सर्जिमिन मूबुल्का निवेदन तथा हकदारको नामरिक्तताको प्रमाणपत्रको फोटोकपी(नाबालको हकमा जन्मदर्ताको प्रमाणपत्र) मृतकको नामरिक्तताको प्रमाणपत्रको प्रतिलिपि मृतकको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि नाता प्रमाणित प्रमाणपत्रका प्रतिलिपि हकवालाको मन्जुरीमा(कायबलियमा आई मनाखत गर्नुपर्ने) जग्गाधनी दर्ता प्रमाण पुजाको प्रतिलिपि 	रु.२००.	प्रमाण पुगेको दिन	बडा अध्यक्ष
७.	नाम संशोधनको सिफारिश	<ul style="list-style-type: none"> नाम संशोधनको सिफारिश गरि पाउ भूमि दिएको निवेदन आवश्यकताका आधारमा सर्जिमिन मूबुल्का पासपोर्ट साइजको र प्रतिफोटो नाम संशोधन गर्नुपर्ने कारण खुले प्रमाणसंग सम्बन्धित 	रु.३००.	प्रमाण पुगेको दिन	बडा अध्यक्ष



क्र.सं.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाबिनाहिने कागजातहरू/कागजातहरू	लाग्ने सेवा शुल्क तथा दस्तुर	लाग्ने समय	लिम्बेवार पदाधिकार
१०.	चारकिल्ला प्रमाणित सिफारिश	<ul style="list-style-type: none"> सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि हालसालै ब्रिचिपुको पासपोर्ट साइजको २ प्रति फोटो कागजातहरू चार किल्ला सिफारिश गरियोउ भनि दिएको निवेदन आवश्यकताका आधारमा सर्जमिनको मुचुल्का जग्गा धानि प्रमाणपुर्जाको प्रतिलिपि जग्गाको किता बुलेको नापीबाट प्रमाणीत टेर्स नक्साको प्रतिलिपि 	<ul style="list-style-type: none"> ३ रोपनी सम्म रु ३००० र सो भन्दा माथि प्रतिरोपनी थप रु ७५ ५ कठा सम्मको २४० ५ कठा देखि १० कठा ४०० १० कठा देखि १५ कठा ६०० १५ कठा देखि १ विगा ८०० 	प्रमाण पुगेको दिन	बडा अध्यक्ष
११	वरवाटो सिफारिश/	<ul style="list-style-type: none"> वरवाटो सिफारिश गरियोउ भनि दिएको निवेदन/ आवश्यकताका आधारमा सर्जमिन मुचुल्का जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि निवेदनको नामाङ्कितताका प्रमाणपत्रको प्रतिलिपि जग्गाको किता बुलेको नापीबाट प्रमाणित नक्साको प्रतिलिपि 	प्रति सिफारिस रु १०००	प्रमाण पुगेको दिन	बडा अध्यक्ष
१२	खानपानी जडान सम्बन्ध	<ul style="list-style-type: none"> खानपानी जडानको सिफारिश गरि पाउ भनि दिएका निवेदन आवश्यकताका आधारमा सर्जमिन मुचुल्का नक्शापासको प्रमाणपत्रको प्रतिलिपि निवेदनको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि 	रु १००	प्रमाण पुगेको दिन	बडा अध्यक्ष
१३.	वदत जडान सम्बन्धि सिफारिश	<ul style="list-style-type: none"> विद्युत जडान सिफारिश गरि पाउ भनि दिएको निवेदन आवश्यकताको आधारमा सर्जमिन मुचुल्का निवेदनको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नक्शापासको प्रमाणपत्रको प्रतिलिपि 	घर २०००, कृषि रु ५०००	प्रमाण पुगेको दिन	बडा अध्यक्ष/राजन्व/



क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाबिनाहिनै कागजातहरू/	लाभे सेवा शुल्क तथा दस्तुर	लाभे समय	लिम्बेवार पदाधिकार
१४.	जग्गाधनी प्रमाणपत्र पूजाया धर कायम सिफारिश	<ul style="list-style-type: none"> - घर जग्गाको लालपूजाको प्रतिलिपि - जग्गामा घर जनाउने सिफारिश गरिपाँउ भनि दिएको निवेदन - आवश्यकताको आधारमा सर्जमिन मुचुल्का - निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि - नक्शा पासको प्रमाणपत्र वा उक्त कितामा घर भएको पक्किल हुने कागजात 	रु ३००	प्रमाण पुगेको दिन	वडा अध्यक्ष
१५.	जन्म मिति प्रमाणित सिफारिशदता/	<ul style="list-style-type: none"> - जन्म मिति प्रमाणित गरिपाँउ भनि दिएको निवेदन - आवश्यकताका आधारमा सर्जमिन मुचुल्का - नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि - हालसालै विवेको पासपोर्ट साइजको २ प्रतिफोटो - बाबु आमाको नागरिकताको प्रतिलिपि 	रु १००	प्रमाण पुगेको दिन	वडा अध्यक्ष
१६.	मृत्यु प्रमाणितको सिफारिश दर्ता	<ul style="list-style-type: none"> - मृत्यु प्रमाणितको सिफारिश गरिपाँउ भनि दिएको निवेदन - व्यक्तिगत घटना दर्ता ऐन लागु हुनुभन्दा अगाडीको मृत्यु प्रमाणित गर्नुपर्दा वडा सर्जमिन मुचुल्का - निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 	नेपालिमा रु १५०० र अंग्रेजीमा रु ८५० विवाहित प्रमाणित रु १८०	प्रमाण पुगेको दिन	वडा अध्यक्ष
१७.	विवाह प्रमाणित सिफारिश	<ul style="list-style-type: none"> - विवाह दर्ताको प्रमाणितको सिफारिशको गरिपाँउ भनि दिएको निवेदन - आवश्यकताका आधारमा सर्जमिन मुचुल्का - पत्नी पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि 	रु १००	सोहि दिन	वडा अध्यक्ष



क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाकाहिने कागजातहरू/	लाभ सेवा शुल्क तथा दस्तुर	लाभे समय	जिम्मेवार पदाधिकार
१८	अविवाहित प्रमाणित सिफारिश	अविवाहित प्रमाणित सिफारिश भनि दिएको निवेदन -निवेदकको हालसालै खिचिएको फोटो -आवश्यकताका आधारमा सर्जिमिन मुचुल्का -निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि	रु १००	सोहि दिन	बडा अध्यक्ष
१९	वसोवास प्रमाणित सिफारिश	वसोवास प्रमाणितको गरिपाउँदो दिएको निवेदन -आवश्यकताका आधारमा सर्जिमिन मुचुल्का -निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि	रु १००	सोहि दिन	बडा अध्यक्ष
२०	सम्बन्ध विच्छेद गरि पाउँदो निवेदन	सम्बन्ध विच्छेद गरि पाउँदो निवेदन-फिरादपत्रको -निवेदन परे पश्चात सम्झाई बुझाई दुवैपक्षलाई मेलमिलाप गराउने -मेलमिलाप गराउन नसकेमावर्ष भित्र आफ्नो सम्भव तथ्याङ्कमा ?/ रायसम्बन्धित जिल्ला अदालतमा पठाउने	-	कानून बमोजिम	प्रमुख प्रशासकीय अधिकृत
२१	चारित्रिक प्रमाणपत्रको सिफारिश	चारित्रिक प्रमाणपत्रको सिफारिश गरिपाउँदो भनि दिएको निवेदन -आवश्यकताका आधारमा सर्जिमिन मुचुल्का -निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि	भारतको लागि रु ५०० र नेपालको लागि रु ३००	सोहि दिन	बडा अध्यक्ष
२२	तीनपुस्ते सिफारिश	-तीनपुस्ते सिफारिश गरिपाउँदो भनि दिएको निवेदन -तीनपुस्ते सिफारिश गर्नका लागि आवश्यक सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -जग्गाधनी प्रमाणपत्र-बालपुजा लगायतका कागजातहरू	रु २००	सोहि दिन	बडा अध्यक्ष
२३	संस्था दत्ता नविकरण/ सिफारिश	-संस्था दत्ताका लागि सिफारिश गरिपाउँदो भनि दिएको निवेदन -दत्ता गर्ने संस्थाको विधान -संस्थामा सोलम रहने कार्यकारी पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -संस्था गर्नका लागि आयोजना गरिएको सम्झौताको निर्णय र	रु ५००	सोहि दिन	प्रमुख प्रशासकीय अधिकृत/ राजस्व दर्ता शाखा ब्य/



क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाचाहिने कागजातहरू/उपस्थिति	लागू समय	लिम्बेवार पदाधिकार
२४.	जन्म दर्ता	कार्यालय भाडा लिने भए घरधर्तीसंग गरेको सम्झौताको प्रतिलिपि -जन्मको सूचना दिने अनुसूचि फारम भर्ने र सूचना फारम परिवारको मूलीले भर्नुपर्नेछ; मूलीको अनुपस्थितिमा उमेर पुगका जेठो व्यक्तिले -बाबु आमा सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -अस्पतालमा जन्मको हकमा अस्पतालबाट उपलब्ध गराइएको निम्मा	३५ दिन भित्र निःशुल्क र ३५ दिन पश्चात रु २००	वडा सचिवस्थानीय / पंजीकाधिकारी
२५.	विवाह दर्ता	विवाह दर्ता गराइ पाउने श्रीमानस श्रीमती दुवै उपस्थित भै गरेको सूचना फारम आवश्यकता अनुसार सर्क्युलर सुदुल्का श्रीमान श्रीमती दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि श्रीमान श्रीमती दुवैको र प्रति र २०० (दुवैजनाको फोटो) श्रीपतिजो माइती तर्फको बाबु आमाजानमाइ कलाको प्रमाणपत्रको प्रतिलिपि	३५ दिन भित्र निःशुल्क र ३५ दिन पश्चात रु २००	वडा सचिवस्थानीय / पंजीकाधिकारी
२६.	सम्बन्ध विच्छेदको दर्ता	-विवरण भरेको सम्बन्ध विच्छेदको सूचना फारम (पती वा पत्नी) -सम्बन्ध विच्छेदको सम्बन्धमा अदालतबाट भएको निर्णयको प्रतिलिपि -सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि	३५ दिन भित्र निःशुल्क र ३५ दिन पश्चात रु ७५	वडा सचिवस्थानीय / पंजीकाधिकारी
२७.	बसाई सर्वाई दर्ता	-कवसाई सर्जि जानेको हकमा -परिवारको मुलिले भरेको बसाई सर्वाईको सूचना फारम -आवश्यकताको आधारमा सर्जिमिन मुचुल्का -बसाई सर्जि जाने व्यक्तिको नागरिकता प्रमाणपत्र-जन्मदर्ता प्रमाणपत्र	आन्तरिक रु २५० बाह्य रु ५००	वडा सचिवस्थानीय / पंजीकाधिकारी

क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाचहिने कागजातहरू/	प्राप्ति सेवा शुल्क तथा दस्तुर	लाग्ने समय	जिम्मेवार पदाधिकारी
		<p>खवसाईसरि आउनेको हकमा, -बसाई सराई गरि आफ्नो स्थानबाट ल्याएको बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि -सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -बसोबास गरेको स्थानको बसोबास गरेको देखिने कागजातहरू</p>			
२८.	मृत्यु दर्ता	<p>-मृत्यु दर्ता गरि भौड भनि परिवारको मुलिले भरको सूचना फाराम -आवश्यकताको आधारमा सर्वोपमिप्त मुचुल्का -मृतक र सुचक दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -अस्पतालमा मृत्यु भएको हकमा अस्पतालले उपलब्ध गराएको मृत्युको निस्सा</p>	३५ दिन भित्र निःशुल्क र ३५ पश्चात रु २०००	सोहि दिन	बडा सचिवस्थानीय/पंजीकाधिकारी
२९.	घटना दर्ताको प्रमाणपत्रको प्रतिलिपि	<p>-सरोकारवानाको निवेदन -आवश्यकताको आधारमा सर्वोपमिप्त मुचुल्का -भाइला घटना दर्ताको साविक प्रमाणपत्रको प्रतिलिपि</p>	रु ५००	सोहि दिन	बडा सचिव
३०.	घटना दर्ताको विवरण मञ्चाने	<p>-कुन विवरण त्रे कति कारणले सञ्चाने पर्ने सो स्पष्टरूपमा बुझाई दिएको निवेदन -आवश्यकताको आधारमा सर्वोपमिप्त मुचुल्का -घटना दर्ताको साविक प्रमाणपत्रको मञ्चाने प्रति</p>	रु ३००	सोहि दिन	बडा सचिव
३१.	सामाजिक सुरक्षा रक्षा भत्ताका लागि परिचय पत्र बसोबास	<p>-नक्षित समुहका सम्बन्धित व्यक्तिको निवेदन -आवश्यकताको आधारमा सर्वोपमिप्त मुचुल्का -नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -हालसार्थ खिचिएको पानफोटो साइजको २ प्रति फोटो -एकल महिलाको हकमाका (एकल महिला) भएको प्रमाणपत्र फोटोकपी -बसाई सराई गरि आफ्नो हकमा बसाई सराईको प्रमाणपत्रको</p>	निःशुल्क	सोहि दिन	बडा अध्यक्षपञ्जीकरण / शाखा



क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाबन्धिने कागजातहरू/प्रतिलिपि	लाग्ने सेवा शुल्क तथा दरस्तुर	लाग्ने समय	जिम्मेवार पदाधिकार
३२.	छात्रवृत्ति सिफारिश	प्रतिलिपि -एकल महिलाको पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि -छात्रवृत्ति सिफारिश गरिपाउँ भनि दिएको निवेदन -विद्यालयविश्वविद्यालयमा अध्ययन गरेको प्रमाणपत्रको / प्रतिलिपि -जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -बर्माई सराई गरि आएको हकमा बर्माई सराईको प्रमाणपत्रको प्रतिलिपि	न-शुल्क	सोहि दिन	बडा अध्यक्ष
३३.	विद्यालय दर्ता सिफारिश (विजी स्तरको) विद्यालय स्थापना (अनुमति)	-विद्यालय दर्ता गरिपाउँ भनि दिएको निवेदन प्रचलित कानून बमोजिम नेपाल सरकारका निकायका दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि -दर्ता गरिपाउँ भनि निवेदन दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -विद्यालय रहने स्थान खुलेको विवरण निम्मा -विद्यालयको विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि -सम्बन्धित वडाको सिफारिस	प्रा.वि.को रु.१५००. नि.मा.वि.को रु.२२९०. मा.वि.को रु.३०००. उच्चमा.वि.को रु.५०००.	सोहि दिन	प्रमुख प्रशासकीय अधिकृत/शिक्षा शाखा/
३४.	उद्योग स्थापनासम्बन्धी / सिफारिश औसानी	-उद्योग स्थापना सिफारिश गरिपाउँ भनि दिएको निवेदन -दर्ता सिफारिश गरिपाउँ भनि सम्बन्धित कार्यालयको पत्र-बहालमा बसेको वा गैर नेपाली नागरिक भए सम्बन्धित थर धर्मसंग आफ्नो सम्बन्धित नागरिकताको प्रतिलिपि/ कुन समाजको कुन-कुनमा डिप्लोमिया बन्ने हो सा.समेत बर्माई सिफारिश गरिपाउँ भनि दिएको निवेदन	रु.५०००	सोहि दिन	बडा अध्यक्ष दर्ता / व्य. राजस्व / शाखा
३५.	टिक्क सिफारिश		मस्तीमशनन कम्पनीको रु.५००० रु.	सोहि दिन	बडा अध्यक्ष दर्ता / व्य. राजस्व / शाखा



क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रिया चाहिने कारजातह/	लाभ सेवा शुल्क तथा दस्तुर	लाभे समय	जिम्मेवार पदाधिकार
३६.	धरजगागाअचल सम्पत्ति / मूल्यांकन सिफारिश	<ul style="list-style-type: none"> द्वितीयक सिफारिश गरिपाउँ भनि निवेदन लिनुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित व्यक्तिको निवेदन आय/कमाको आधारमा सम्बन्धित मूल्यांकन अचल सम्पत्ति मूल्यांकन गराउनु पर्ने व्यक्तिको आय/कमाको प्रमाणपत्र सम्पत्ति मूल्यांकन गर्नु पर्ने व्यक्तिको नाममा रहेको भग्नाधिकार विवरण हुल्ले कारजातहको प्रतिलिपि 	अनुदान रु ५५००	आर्थिक एन अनुसार	वडा अध्यक्ष
३७.	हेमियत आय प्रमाणित / सिफारिश	<ul style="list-style-type: none"> सम्बन्धित व्यक्तिको निवेदन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि आय आर्जन गर्ने माध्यमको विवरण हुल्ले प्रमाणपत्र 	प्रति अजार रु ५०० रमा त्रिमासिको हकमा हट २५ प्रतिशत	सोहि दिन	वडा अध्यक्ष
३८.	सवारी दर्ताको सिफारिश	<ul style="list-style-type: none"> सम्बन्धित व्यक्ति वा व्यवसायीक निवेदन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सवारी दर्ताको प्रमाणपत्रको प्रतिलिपि 	आर्थिक एन अनुसार	सोहि दिन	वडा अध्यक्ष
३९.	व्यवसाय दर्ता	<ul style="list-style-type: none"> व्यवसाय दर्ता गरिपाउँ भनि दिएको निवेदन व्यवसायीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि गैर नेपालीको हकमा बतल हुल्ले कारजातह हालसाले खिचिएको पासपोर्ट साइजका २ प्रति फोटो चालु आर्थिक वर्षमा नगरपालिकामा कातुत अनुसार विनियमन धर बहाल, कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिदनिम्सा / चाबु आर्थिक वर्षमा नगरपालिकामा कातुन बमोजिम तिर्नुपर्ने धर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिदनिम्सा 	<ul style="list-style-type: none"> १ लाख सम्म २००, १ लाख देखि ३ लाख सम्म २५० ३ लाख देखि १० लाख सम्म ३०० १० लाख देखि २५ लाख सम्म १००० २५ लाख माथि २५०० 	सोहि दिन	वडा अध्यक्ष



क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाबाहिने कागजातहरू/	चाग्ने सेवा शुल्क तथा दरस्तुर	लाग्ने समय	जिम्मेवार पदाधिकारी
४०.	योजना सञ्चौता नगरपालिका योजना / सञ्चौताको सिफारिश	<ul style="list-style-type: none"> -योजना सञ्चौता गरि पाउँ भनि दिएको निवेदन -उपभोक्ता समिति गठनका लागि भएको भेलामा निर्णयको प्रतिलिपि -उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको फोटोकपी -योजनाको लागत अनुमानप्रस्तापनाको प्रतिवेदन/ 	नःशुल्क	सोहि दिन	प्रमुख प्रशासकीय अधिकृत
४१.	रनिङ्ग बिल वा अल्पिम बिल मुक्तानी माग	<ul style="list-style-type: none"> -रनिङ्ग बिल वा अल्पिम बिल भक्तानी पाउने भनि दिएको निवेदन -प्राविधिक मन्त्रालयको प्रतिवेदन -आयोजना सम्पन्न भएका आयोजनाधिकरण गरेको भेलाको प्रतिलिपि -उपभोक्ता समितिकाट प्रमाणित बिल भक्तानी -सम्बन्धित बिलको बिल अध्ययनको सिफारिश 	नःशुल्क	सोहि दिन	प्रमुख प्रशासकीय अधिकृतलक्ष्मी थापा /
४२.	घरको नक्सा पास	<ul style="list-style-type: none"> -घर नक्सापास गरि पाउँ भनि दिएको निवेदन -सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि -घर निर्माणको लागी नगरपालिकाबाट लिएको अनुमति -जमाको जग्गाधनी प्रमाणपत्र, ट्रेस नक्सा -तोकिएको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्सा २ प्रति -घरको नक्सा बनाउने प्राविधिकबाट नक्सा पासको सिफारिश 	आर्थिक एन अनुसार	नियमअनुसारको प्रक्रिया पुरा गरि नक्सा पेश भएको दिन	प्रमुख प्रशासकीय अधिकृत
४३.	नक्शा यशोधन	<ul style="list-style-type: none"> -नक्शा यशोधन गरि पाउँ भनि यशोधन गर्नु पर्नेको कारण उल्लेख गरि दिएको निवेदन -स्वीकृत नक्शाको प्रमाणपत्र 	आर्थिक एन अनुसार	नियमअनुसारको प्रक्रिया पुरा गरि नक्सा पेश भएको दिन	प्रमुख प्रशासकीय अधिकृत



क्र.स.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाबालिने कागजातहरू	लाभे सेवा शुल्क तथा दस्तुर	लाभे समय	जिम्मेवार पदाधिकार
४४	अपाइङ्ग परिव्यय पत्र वितरण	-निवेदन(बडाबाट प्राप्त गर्ने सकिने/कार्यालय) -स्वास्थ्य सस्थाको सिफारिस -वडा कार्यालयबाट सिफारिस -दुई प्रति फोटो	निःशुल्क	निवेदन संकलन प्रत्येक महिनाको ५ गते समितिको बैठक वसी वितरण गरिने	प्रमुख प्रशासकीय अधिकृत/ महिला तथा बालबालिका विकास शाखा
४५	राजस्वको रेट्या अंजानत चिने	-सम्बन्धित व्यक्तिको सगम निवेदन -कम्पनी दर्ताको प्रमाणपत्रको छायाप्रती -भौतिक, प्राविधिक, सापटण्ड पुरा भागपरेको कागजात/ -स्थानी सेवा नलखरने छायाप्रती	५३३००	प्रक्या रुपेशा मोहोदित	प्रमुख प्रशासकीय अधिकृत/ राजस्वदर्ता शाखा ब्या
४६	व्यापार तथा मुलामाको शुभकाली	-सम्बन्धित व्यक्तिसंस्थाको पत्रा निवेदन/ -नगरपालिकाबाट विज्ञापन छापप्रमाण गत तिगको अनुमति/ -आदेशपत्र -विज्ञापन व्यक्तिको मुलकका मापिका -वित्त ब्यापार	आर्थिक गत अनुमा	सोहोदित	प्रमुख प्रशासकीय अधिकृतलडा शाखा/

५..कार्यालयबाट प्रदान गरिने सेवा :



❖ नगरपालिकाबाट प्रदान गरिने सेवाहरु :

- संस्था दर्ता
- चिठी पत्र दर्ता
- चिठी पत्र चलानी
- उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको निकास, भुक्तानी
- ठेक्का पट्टाबाट भएको निर्माण कार्यको रनिङ्ग बिल भुक्तानी
- बौक खाता खोल्ने सिफारिस ।
- बौक खाता बन्द गर्ने सिफारिस ।
- धरौटी जम्मा गराउने, धरौटी फिर्ता लिने ।
- सडक बत्ती जडान / विस्तार ।
- घर, कम्पाउण्ड, टहरा र अस्थायी नक्सा पास ।
- योजना सम्झौता ।
- योजना फरफारक ।
- घर मूल्यांकन ।
- पेशा, व्यवसाय, फार्म, संस्था दर्ता ।
- व्यवसाय दर्ता लगत कट्टा ।
- विद्यालय स्वीकृतको सिफारिस ।
- कृषक समूह गठन, नविकरण ।
- कृषि मिटरको सिफारिस ।
- मलखाद इजाजत पत्र नविकरण ।
- अपांग परिचय पत्र बनाउने ।
- आगलागि नियन्त्रण (दमकल) सेवा ।
- विपद व्यवस्थापन सेवा ।
- सूचना संकलन, अध्यावधिक, प्रसारण तथा व्यवस्थापन ।

❖ वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु

- नाता प्रमाणित ।
- जग्गा नामसारी ।
- नाम, थर संशोधन सिफारिस ।
- छुट जग्गा दर्ता सिफारिस ।
- नेपाली नागरिकताको सिफारिस ।
- हकभोगको सिफारिस ।
- विभिन्न उद्योग सञ्चालनको सिफारिस ।
- मोहीनामसारी तथा लगत कट्टा सिफारिस ।
- साधारण विविध सिफारिस ।
- व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइंसराई, सम्बन्ध विच्छेद) ।
- धारा, विधुत, टेलिफोन जडान सिफारिस ।
- घर बाटो छ/छैन सिफारिस ।
- घर निर्माण प्रयोजनको लागि सालकाठको सिफारिस ।

➤ रुख कटान सिफारिस ।



६. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

❖ कार्यालय प्रमुख कक्ष : प्रमुख प्रशासकीय अधिकृत

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने ।
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने ।
- प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन गर्ने, गराउने ।
- कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखापरीक्षण गराउने तथा वेरुजु फ्रिड्यौट गर्ने, गराउने ।
- आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने ।
- नगरपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने । गराउने ।
- प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने ।
- न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने ।
- नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने ।
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने ।
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

❖ प्रशासन शाखा : राजेश कुमार मिश्र

- कर्मचारी व्यवस्थापन ।
- कार्यालयका सेवा प्रवाहको व्यवस्थापन ।
- कर्मचारी हाजिरी, सरुवा, बढुवा, नियुक्ती, रमाना, भर्ना तथा म्याद थप सम्बन्धी ।
- कर्मचारी बैठक, कार्यपालिका बैठक तथा अन्य बैठक व्यवस्थापन ।
- प्रशासनिक सम्पूर्ण कामकाज ।

❖ आर्थिक प्रशासन शाखा : मनिश पाण्डे

- नगरपालिकाको राजस्व, धरौटी, विनियोजन, लेखांकन गरी वित्तीय लागत तयार गर्ने ।
- नगरपालिकाको संचितकोष लगायत अन्य कोषको व्यवस्थापन गर्ने ।
- नगरपालिकाको सरकारी खाता संचालन व्यवस्थापन गर्ने ।
- बजेट तथा कार्यक्रम तर्जुमामा सहयोग गर्ने ।
- आय व्ययको हिसाब किताब रीतपूर्वक राख्ने, प्रतिवेदन गर्ने ।
- आन्तरिक लेखा परिक्षण अन्तिम लेखा परिक्षण गराई कायम भएका वेरुजुको लगत राख्ने, फ्रिड्यौट गर्ने गराउने ।
- आवश्यकता अनुसार योजना तथा कार्यक्रमहरूको अनुगमनमा सहयोग गर्ने ।
- अधिकार प्राप्त अधिकारीले सुम्पिएको आर्थिक कारोबार सम्बन्धि कार्यगर्ने नीजलाई राय सल्लाह दिने ।
- संघ, स्थानिय तहको वार्षिक बजेट निकास र खर्चको प्रतिवेदन तयार गर्ने, सम्बन्धित निकायमा पठाउन सहयोग गर्ने ।



❖ शिक्षा, युवा तथा खेलकुद शाखा : बलराम पन्थी

- विद्यालय अनुगमन एवं सुपरीवेक्षण ।
- तलव भत्ता (शिक्षक तथा कर्मचारी) निकासो ।
- नगरस्तरीय परीक्षा सञ्चालन एवं व्यवस्थापन ।
- विद्यालयको कक्षा थप अनुमति ।
- शैक्षिक तथ्याङ्क अध्यावधिक -IEMIS _ सम्बन्धि कार्य ।
- विद्यालय व्यवस्थापन समिति गठन एवं शिक्षक नियुक्ति ।
- स्थानिय सरकार सञ्चालन ऐन, २०७४ ले तोके बमोजिम शिक्षा संग सम्बन्धित कार्यहरु ।

❖ स्वास्थ्य शाखा : शंकर भट्टराई

- DHISबाट डाटा इन्टी गर्ने ।
- ELMISबाट औषधी तथा स्वास्थ्य सामाग्रीहरुको स्वास्थ्य संस्थाहरुमा आपूर्ती गर्ने ।
- COVID-19को antigenपरिक्षण को दायरा बढाउन विभिन्न तालिम तथा गोष्ठीहरु संचालन गर्ने ।
- नेपाल सरकार बाट वार्षिक रुपमा तोकेको कार्यक्रमहरु संचालन गर्ने जस्तै हात्ती पाइले रोग नियन्त्रण अभियान ।
- नियमित खोप संचालनको अनुगमन तथा रिपोर्टिङ गर्ने ।
- सुरक्षित मातृत्व कार्यक्रमको तालिम संचालन गर्ने ।
- एकीकृत बालरोग व्यवस्थापनको तालिम संचालन तथा onsite coaching गर्ने ।
- भिटामिन ए कार्यक्रम वर्षको २ पटक संचालन गर्ने ।
- महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धवार्षिक समिक्षा तथा वार्षिक समिक्षा संचालन तथा व्यवस्थापन गर्ने ।
- स्वास्थ्य संस्थाहरुको अनुगमन तथा नियमित परिवार नियोजनका साधनहरुको पर्याप्त मात्रामा उपलब्धताका व्यवस्थापन गर्ने ।
- क्षयरोगका विरामी पत्ता लगाउने र माइकोस्कोपीक अकउ संचालन गर्ने ।
- कुष्ठरोगका विरामी पत्ता लगाउनलाई छाला रोग शिविर संचालन गर्ने ।
- आखा, नाक, कान, घटी र मुखका विरामी पत्ता लगाउन ।
- खोप कार्यक्रमलाई निरन्तरता कायम राखी दिगोपनको लागी विभिन्न कार्यक्रम संचालन गर्ने ।
- covid 19 को खोप शेसन संचालन तथा अनुगमन गर्ने ।
- पोषणका विभिन्न कार्यक्रम संचालन गर्ने ।
- नियमित वृद्धि अनुगमनको बारे जनचेतना फैलाउने कार्यक्रम गर्ने ।
- आमा सुरक्षा कार्यक्रम संचालन गर्ने ।
- नेपाल सरकारले तोकेका कार्यक्रम गर्ने तथा स्थानीय तहले लक्ष्य तोकेर राखेका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
- विपन्न नागरिक विधेयक अनुसार नेपाल सरकारले छुट्टाएको ७ वटा रोगको छुट को लागि सिफरीस गर्ने ।

❖ भवन तथा बस्ती विकास उपशाखा : ई.विनय कुमार गुप्ता

- जग्गा रेखाङ्कन सो को मुचुल्का ।
- बाटो प्रमाणीतको प्रतिवेदन ।
- न्यायिक समितिमा पर्ने जग्गा सम्बन्धि निवेदन सो को प्रतिवेदन ।
- सर्जमिन मुचुल्का ।
- घर नक्सा पास/नियमित/ नामसारी ।
- सम्पूर्ण भवनको फिल्ड सुपरिवेक्षण ।



❖ सामाजिक विकास शाखा : ई. प्रदीप कुमार चौधरी

- सीपमूलक तालिमहरु सञ्चालन गर्ने ।
- जनचेतनामूलक तालिमहरु सञ्चालन गर्ने ।
- सञ्चार क्षेत्र सम्बन्धी कार्यक्रम गर्ने ।
- खेलकूद कार्यक्रम सञ्चालन गर्ने ।
- बालमैत्री कार्यक्रमको समन्वय तथा सहजीकरण गर्ने ।
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्य गर्ने ।
- गैर सरकारी संघ संस्थाको दर्ता तथा नवीकरणको सिफारिस एवम् कार्यक्रम सञ्चालनको लागि स्वीकृति ।

❖ जिन्सी शाखा : राजेश कुमार मिश्र

- मालसमान खरिद तथा दाखिला गर्ने ।
- सार्वजनिक सम्पत्तिको लगत राख्ने ।
- सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धन गर्ने ।
- खर्च निकासा तथा हस्तान्तरण ।
- कार्यालय व्यवस्थापनको लागि आवश्यक सम्पूर्ण कामकाजको व्यवस्थापन ।

❖ पशु सेवा शाखा : असर्फी प्रसाद यादव

- पशुपंक्षी उपचार ।
- कृत्रिम गर्भाधान सेवा ।
- बन्ध्याकरण सेवा ।
- खोप सेवा ।
- फार्म दर्ता / नवीकरण / समुह दर्ता नवीकरण
- परामर्श सेवा

❖ कृषि विकास शाखा : सुदिप प्रसाद मौर्य

- कृषक समुह दर्ता तथा नवीकरण
- मलखाद विक्रेता प्रमाण पत्र नवीकरण तथा सिफारिस
- कृषि विद्युत मीटर सिफारिस
- कृषि सम्बन्धि प्राविधिक सेवा तथा सर सल्लाह
- कृषि सम्बन्धी कार्यक्रम संचालन
- कृषि सम्बन्धी अन्य सिफारिसहरु
- कृषि सम्बन्धि विउ विजन वितरण

❖ सूचना प्रविधि शाखा : कामेश्वर प्रसाद दुबे

- नगरपालिकाको वेबसाइट, फेसबुक पेज अपडेट ।
- कार्यालयको इमेल व्यवस्थापन ।
- नगरपालिकामा डिजिटल प्रविधिको प्रयोगमा सहयोग ।
- सूचना, वजेट, योजना, दस्तावेज, ऐन कानून, कार्यविधि वेबसाइटमा अपडेट गर्ने ।
- जनप्रतिनिधि तथा कर्मचारी विवरण अपडेट ।
- माग बमोजिमको सूचना उपलब्ध गराउने ।
- ऐन कानून, कार्यविधि निर्माणमा सहयोग ।



- कार्यपालिका बैठक व्यवस्थापन ।
- बैठकका निर्णयहरु लेख्ने ।
- नगरपालिका तथा वडा कार्यालय विच डिजिटल प्रविधि मार्फत सूचना, चिठीपत्र अदान प्रदान गर्ने ।
- विभिन्न मन्त्रालयहरु द्वार माग भए बमोजिमको विवरण उपलब्ध गराउने ।
- कार्यालयले प्रदान गरेको अन्य जिम्मेवारी पुरा गर्ने ।

❖ रोजगार सेवा केन्द्र : ईश्वरी प्रसाद पौडेल

- बेरोजगार व्यक्तिहरुको तथ्यांक संकलन ।
- बेरोजगार व्यक्तिहरुको तथ्यांक रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट ।
- सूचिकृत बेरोजगारहरुलाई प्रथमिकता क्रमका आधारमा काममा खटाउने ।
- सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण गर्ने ।
- रोजगारी मूलक तालिम संचालन ।
- योजना बैंक तयार गर्ने । कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने ।

❖ राजस्व शाखा : ईश्वरी प्रसाद पौडेल

- नगदी तथा एकीकृत सम्पत्ति कर बुझ्ने ।
- आन्तरिक राजश्व संकलन गर्ने कर मैत्री वातावरण बनाउने ।
- व्यवसाय नविकरण/ दर्ता/ इजाजत तथा आवश्यक सिफारिस गर्ने गराउने ।
- ठेक्का नविकरण तथा व्यवसाय दर्ता नविकरण ।
- नगरपालिका, वडा, ठेक्का तथा अन्य सेवा शुल्क बाट प्राप्त आम्दनीको विवरण तयार गर्ने गराउने ।

❖ सामाजिक सुरक्षा तथा पन्जिकरण उप-शाखा : राजू रैदास

- नविकरण १ देखि १२ वडा सम्म गर्ने ।
- सा. सु. भत्ता नयाा फारम इन्ट्री १ देखि १२ वडा सम्म गर्ने । (नियमित)
- सा. सु. र व्यक्तिगत घटना दर्ता गुनासो सुनावई गर्ने । (नियमित)
- वैकिङ्ग मार्फत सा. सु. भत्ता निकास र रिभर्स फिड डउनलोड र फरवर्ड फिड अपलोड गर्ने । (त्रैमासिक)
- सा. सु. अद्वयवधिक गर्ने । (१ देखि १२ वडा नियमित)
- सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता अनलाइन गर्ने ।
- जन प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम र वडाका कर्मचारीहरुलाई तालिम दिने ।
- मृत्यु भएका लाभग्राहीहरुको लगतकट्टा गरी वडा कार्यालयबाट भुक्तानीको लागी सिफारिस साथ सम्बन्धीत सेवाप्रदायक समक्ष पठाईन्छि ।
- मासिक तथा त्रैमासिक व्यक्ति घटना दर्ता प्रगति विवरण सर्वजनिक गर्ने ।
- समय समयमा वडा कार्यालयहरुमा अनुगमन गर्ने ।

❖ महिला तथा बालबालिका शाखा : शुभा उपाध्याय

- अपांगता परिचयपत्र मासिक रुपमा वितरण गर्ने ।
- ज्येष्ठ नगरिक परिचयपत्र वितरण गर्ने ।
- महिला सहकारी संस्थाले गठन गरेका समूह समितिलाई अनुशिक्षण तालिम दिने ।
- सासु बुहारी विच अन्तरक्रिया ।



- लैङ्गिक हिंसा निवारण कोष निर्माण गर्ने ।
- हिंसामा परेकालाई रहत वितरण गर्ने ।
- ❖ खानेपानी तथा सरसफाई शाखा -wash_ : ई.प्रदिप कुमार चौधरी
 - खानेपानीको लागि हैन्ड पम्प जडान ।
 - सरसफाई सम्बन्धि विभिन्न सचेतना मूलक कार्यक्रम ।
- ❖ प्राविधिक शाखा : ई.प्रदिप कुमार चौधरी
 - योजनाहरुको लागत ईस्टिमेट तयार गर्ने ।
 - योजनाहरुको प्रविधि मुल्यांकन तयार गर्ने ।
 - योजनाहरुको सुपरिवेक्षण गर्ने ।
 - योजना हरुको अनुगमन गर्ने ।

७.. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

- ❖ कृष्णनगर नगरपालिकाबाट गरिने प्रशासनिक निर्णयहरु नगरसभा, कार्यपालिका बैठक,तोक आदेश, टिप्पणी आदेश, नगर प्रमुखको प्रस्ताव बमोजिम प्रमुख प्रशासकीय अधिकृतबाट वा अधिकार प्रत्यायोजन भए अनुसारका नि. प्रमुख प्रशासकीय अधिकृत वा अधिकृतहरुबाट हुने गर्दछ ।

८.. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- ❖ कृष्णनगर नगरपालिकाको उजुरी सुन्ने कार्य कानूनमा तोकिएको भए सोही अनुसार र नतोकिएको भए, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतद्वारा गरिन्छ ।
- ❖ कानून बमोजिम मुद्दामा भएको फैसला उपर पुनरावेदन कपिलवस्तु जिल्ला अदालत कपिलवस्तुमा गरिन्छ ।

९. सम्पादन गरेको कामको विवरण :

मिति २०८१ माघ १ - गते देखि २०८१ चैत्र मसान्त सम्मको शाखा गत प्रगति विवरण

- ❖ नगदी रसिद-१०४७
- ❖ एकीकृत सम्पति कर रसिद- १२८४
- ❖ फार्म दर्ता - ० वटा
- ❖ व्यवसाय नविकरण - १ वटा
- ❖ व्यवसाय दर्ता -३० वटा
- ❖ लगत कट्टा व्यवसाय - ३ वटा
- ❖ अपांगता परिचयपत्र वितरण - २५ जना
- ❖ अपांग समन्वय समितिको बैठक -२ पटक
- ❖ न्यायिक समितिको बैठक - ३० पटक
- ❖ ज्येष्ठ नगरिक परिचयपत्र वितरण - ५ जना
- ❖ भवन निर्माण स्थायी इजाजत पत्र -० जना
- ❖ भवन निर्माण अस्थायी इजाजत पत्र- १ जना
- ❖ घर नक्सा दर्ता फाईल - ७ जना
- ❖ निर्माण कार्य रोक्का गर्ने निवेदन - २ वटा



- ❖ नापी गर्ने सम्बन्धी निवेदन - १५ वटा
- ❖ उपभोक्ता समितिसंग योजना सम्झौता - ५६ वटा
- ❖ ठेक्का बन्दोवस्त गरेको योजना संख्या - ५ वटा
- ❖ quotation मार्फत योजनाको संख्या- ४२ वटा
- ❖ जन्म दर्ता - ४२२ वटा
- ❖ मृत्यु दर्ता - ११४ वटा
- ❖ विवाह दर्ता - १३३ वटा
- ❖ सम्बन्ध विच्छेद - १ वटा
- ❖ बसाई सराई दर्ता - ८ वटा
- ❖ सूचना प्रकाशित - १० वटा
- ❖ माग बमोजिमको सूचना उपलब्ध गराएको - लिखित - २ , मौखिक - ५०
- ❖ अन्य शाखाहरुबाट सम्पादन हुने नियमित कार्यहरु निरन्तर सम्पादन गर्ने/गराउने भइ रहको ।

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद, सम्पर्क नं.:

- ❖ खेमराज देवकोटा - प्रमुख प्रशासकीय अधिकृत - ९८५७०८५१११
- ❖ सूचना अधिकारी : कामेश्वर प्रसाद दुवे - सूचना प्रविधि अधिकृत - ९८५७०५५८४६

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

१. विपद जोखिम न्यूनीकरण नगरस्तरीय नीति, २०७८
२. नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७८
३. कृष्णनगर नगरपालिकाको कार्यसंचालन निर्देशिका, २०७८
४. खर्चको मापदण्ड सम्बन्धी निर्णय तथा कार्यविधि २०७८
५. अन्तरिक लेखा परीक्षण कार्यविधि निर्देशिका २०७८-
६. कृष्णनगर नगरपालिकाको आर्थिक अनुशासन तथा आन्तरिक लेखापरीक्षण गर्ने कार्यविधि (नियमित गर्ने ऐन, २०७८)
७. कृष्णनगर नगरपालिका न्यायिक समितिको मेलमिलाप सम्बन्धी कार्यविधि, २०७८
८. मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि, २०७८
९. कृष्णनगर नगरपालिका न्यायिक कार्यविधि सम्बन्धी ऐन, २०७८
१०. कृष्णनगर नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसंचालन कार्यविधि २०७८
११. कृष्णनगर नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य संचालन कार्यविधि २०७८
१२. कृष्णनगर नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्य संचालन कार्यविधि, २०७८
१३. भवन निर्माणा सम्बन्धि मार्गदर्शन
१४. न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४
१५. स्थानीय तह सहकारी ऐन २०७५



१६. कृष्णनगर नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५
१७. कृष्णनगर नगर पालिका फोहरमैला व्यवस्थापन कार्यविधि २०७५
१८. कृष्णनगर टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५
१९. कृष्णनगर स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५
२०. कृष्णनगर स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
२१. कृष्णनगर नगरपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५
२२. कृष्णनगर एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७४
२३. स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५
२४. कृष्णनगर नगर कार्यपालिकाको बैठक संचालन कार्यविधि , २०७४
२५. नगर कार्यापालिका (कार्यसम्पादन) नियमावली , २०७४
२६. नगर सभा सञ्चालन कार्यविधि , २०७४
२७. कृष्णनगर नगरपालिकाको सहकारी विधेयक २०७९
२८. कृष्णनगर नगरपालिकाको स्वास्थ्य विधेयक २०७९
२९. कृष्णनगर नगरपालिकाका पदाधिकारीको आचार संहिता २०७९
३०. कृष्णनगर नगर शिक्षा ऐन, २०७९
३१. करारमा नगर प्रहरी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९
३२. स्वयं सेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९
३३. विषयगत समिति (कार्यसंचालन) कार्यविधि २०७९
३४. परम्परागत उपचारको सूचीकरण मापदण्ड २०७९
३५. बाल विवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना २०७९
३६. बाल अधिकार समिति संचालन सम्बन्धि निर्देशिका २०७९
३७. विद्यालय तथा परिवार भित्र बालबालिका अनुशासन कायम गर्न सकारात्मक उपाय अवलम्बन गर्ने निर्देशिका २०७९
३८. बाल बालिकामाथि हुने हिंसाका घटनाको अनिवार्य रिपोर्टिंग सम्बन्धि निर्देशिका २०७९
३९. बाल विवाह अन्त्यका लागि १० वर्षे रणनीति तथा कार्ययोजना २०७८-२०८८
४०. कृष्णनगर नगरपालिकाको प्राइभेट फर्म दर्ता कार्यविधि २०७९
४१. कृष्णनगर नगरपालिका पदाधिकारीहरुको आचारसंहिता, २०७९
४२. जस्ता पाता वितरण सम्बन्धि कार्यविधि २०८०
४३. सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका २०८०
४४. स्थानीय तहका लागि 'खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (WASH MIS) मार्गदर्शन २०८०
४५. खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०
४६. खुल्ला दिसामुक्त अवस्थाको दिगोपन सम्बन्धी कार्यविधि २०८०
४७. स्थानीय तह खानेपानी गुणस्तर अनुगमन कार्यविधि २०८०



४८. हात स्वच्छता सम्बन्धी कार्यविधि २०८०
४९. विद्यालय सहयोगी तथा कार्यालय सहायक सम्बन्धि कार्यविधि २०८१
५०. बालविकास सहयोगी कार्यकर्ता व्यवस्थापन कार्यविधि २०८१
५१. पुस्तकालय सहायक कर्मचारी अनुदान तथा व्यवस्थापकीय खर्च संचालन कार्यविधि २०८१
५२. कम्प्युटर शिक्षक व्यवस्थापन अनुदान खर्च संचालन कार्यविधि २०८१
५३. कृष्णनगर नगरपालिकामा निर्माण गरिएका पुराना भवनहरूको अभिलेख व्यवस्थापन सम्बन्धि निर्देशिका, २०८० (पहिलो संशोधन)
५४. कृष्णनगर नगरपालिकाको संस्था दर्ता ऐन २०८१

१२. आम्दनी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण :

❖ मिति २०८१ माघ १ गते देखि २०८१ चैत्र मसान्त सम्मको आम्दनी, खर्च विवरण ।

➤ आम्दनी : रु. ४५,३१,६३,००० /-

➤ खर्च : रु. १७,१६,६५,००० /-

➤ शिर्षकगत राजस्व आय संकलन विवरण

- एकिकृत सम्पत्ति कर - रु १०,९४,५१५।३६/-
- भुमि कर/मालपोत - रु ४२,२१,४५९।६२/-
- घरबहाल कर - रु १,९०,८०८।५०/-
- व्यवसाय कर - रु २,०९,३००/-
- सिफारिस दस्तुर - रु ५,७७,५१६।५०/-
- अन्य दस्तुर सेवा शुल्क - रु २९,५१,४०४।९६/-
- कुल राजस्व संकलन - रु ९२,४५,००४।९४/-

१३. तोकिए बमोजिमका अन्य विवरण :

❖ कार्यपालिका बैठक संख्या : ३


❖ नगरसभा बैठक संख्या : ०

❖ ऐन, नियम, नियमावलीले तोके बमोजिमको अन्य कार्यहरू निरन्तर भई रहेको जानकारी गराइन्छ ।



तयार गर्ने

(सूचना अधिकारी)



प्रमाणित गर्ने

कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकारी